

भगवतीमाई गाउँपालिका, गाउँ कार्यपालिकाको ६८ औं बैठकका निर्णयहरु :

निर्णय नं १ :

यस चालु आ व २०७६।०७७ मा यस गाउँपालिकाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राप्त भएको अनुदान रकमबाट संचालन हुने आयोजनाहरुको कार्यान्वयन सम्बन्धमा देहाय बमोजिम गर्ने ।

क) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राथमिकीकरण गरेका आयोजनाहरुको लागि गाउँ कार्यपालिकाको मिति २०७६।११।१९ गतेको बैठकबाट रकम विनियोजन गरिसकिएको हुँदा बेरोजगार व्यक्तिहरुको प्राथमिकीकरण सूचीमा परेका व्यक्तिहरुलाई न्यूनतम १०० दिन रोजगारी दिनुपर्नेमा हाल कोभिड -१९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारबाट देशभर लकडाउन घोषणा गरिएको कारण १०० दिन रोजगारी दिन समय अपुग भएकोले ६० दिन रोजगारी हुने गरी प्राथमिकताको आधारमा ११६ जनालाई काममा लगाउने निर्णय गरियो ।

ख) श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त आयोजना प्राथमिकीकरणमा वडा नं १ र ७ अन्तर्गत आयोजना प्राथमिकीकरण नपरेको र हालको लक डाउनको कारण एउटा वडाबाट अर्को वडामा गई काम गर्न असहज हुने भएकोले देहायको योजना छनैट गरी कार्यान्वयन गर्ने र प्रति वडामा १५ जनालाई ६० दिन रोजगारी उपलब्ध गराउने निर्णय गरियो ।

तपसिल:

क्र स	योजनाको नाम	स्थान	रकम	कैफियत
१	खौले भक्केमुला वडा कार्यालय सडक स्तरोन्नती	भगवतीमाई १	५५००००।	
२	वडाखोला भैरव मा.वि. सडक स्तरोन्नती	भगवतीमाई ७	५५००००।	

ग) (ख) बमोजिमका योजनाको लागि चालु आ व २०७६।०७७ मा नेपाल सरकार वित्तीय समानीकरण अन्तर्गत तपसिलका शीर्षकमा विनियोजित बजेटबाट खर्च गर्ने निर्णय गरियो ।

क्र स	शीर्षक	रकम	कैफियत
१	वन तथा भू संरक्षण	१००००००।	
२	भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी डकर्मी तालिम	१०००००।	
	जम्मा	११०००००।	

निर्णय नं २ :

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरस कोभिड १९ को कारण नेपाल सरकारले देशभर लकडाउन गरेको कारण दैनिक श्रम गरी जीवन निर्वाह गर्ने घरपरिवारले राहतको लागि वडा कार्यालयमा निवेदन दिएका व्यक्तिहरु राहत पाउने मापदण्डभित्र नपर्ने तर आर्थिक अवस्था कमजोर भई दैनिक जीवनयापन गर्न कठिनाई भएको बुझिएको हुँदा निज निवेदकहरु र आर्थिक अवस्था न्यून भएका अन्य व्यक्तीहरुलाई

श्रममूलक कामकाजमा लगाउन प्रकोप व्यवस्थापन कोषबाट रकम खर्च गर्ने गरी देहाय बमोजिम रकम बाँडफाँड गर्ने ।

तपसिल

क्र स	योजनाको नाम	स्थान	रकम	कैफियत
१	सातमुले देखी विसौँ सडक स्तरोन्नती	वडा नं १	६००००।	
२	वेस्तडा उकाली चातारा गोरेटो बाटो सुधार	वडा नं २	६००००।	
३	वडावल सहकारी गोरेटोबाटो सुधार	वडा नं ३	६००००।	
४	स्वास्थ्य चाकी भवनमा ड्राईवाल निर्माण	वडा नं ४	६००००।	
५	देउल देखि विक्रम सम्म गोरेटो बाटो निर्माण	वडा नं ५	६००००।	
६	बाहुनगाउँ पिपलचातारा निर्माण	वडा नं ६	६००००।	
७	दुनीपिपल चातारा निर्माण	वडा नं ७	६००००।	
	जम्मा		४२००००।	

निर्णय नं ३ :

यस भगवतीमाई गाउँपालिकाको लागि चालु आ.व. २०७६।०७७ मा सशर्त अनुदान तर्फ खोप केन्द्र निर्माणको लागि रु.३८५००० विनियोजन रहेको र उक्त रकमबाट मापदण्ड बमोजिमको खोपकेन्द्र निर्माण गर्न रकम नपुग हुने भएकोले समपुरक कोषबाट खर्च गर्ने गरी रु.२५०००० थप गर्ने ।

निर्णय नं ४ :

यस गाउँपालिकाको लागि चालु आ व २०७६।०७७ मा प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान र गाउँपालिकाको साझेदारीमा संचालन गर्ने गरी छनौट भएका वावियातडा हे पो वडा कार्यालय विन्ध्यावासिनी मन्दिर सडक स्तरोन्नती गर्ने कार्य र तिदुघाट चिपिन सडक स्तरोन्नती गर्ने कार्यको ठेक्का पट्टा भई रकम बचत हुन गएको र बचत रकमको तत्काल ठेक्कापट्टा गर्न लकडाउनको कारण असहज भई रोकिएकोमा आर्थिक वर्षको अन्तिम समय समेत आईसकेकोले बोलपत्र आह्वान गरी निर्माण कार्य सम्पन्न गर्न समय नपुग हुने भएकोले शिलवन्दी दरभाउपत्रको माध्यमबाट निर्माण कार्य गराउने ।